





नेपाल सरकार  
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय  
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र



संस्थागत सौर्य ऊर्जा प्रणाली अनुदान तथा परिचालन कार्यविधि,  
२०७०



मार्सिर २०७०

नवीकरणीय ऊर्जाका प्रविधिहरु मध्ये सौर्य विद्युत प्रणालीलाई ग्रामिण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा पनि प्रवर्द्धन गर्न सके विद्यमान लोडसेडिङ्गबाट पर्न गएको असुविधावाट शहरी क्षेत्रमा बसोबास गर्ने जनतालाई राहत दिन सकिने र वर्तमान ऊर्जा संकटलाई न्यूनिकरण गरी समृद्ध नेपाल निर्माणको अभियानलाई टेवा पुऱ्याउन सक्ने तथ्यलाई ध्यानमा राखी नेपाल सरकारले आ.व २०७०/७१ को बजेट वक्तव्य मार्फत संस्थागत प्रयोजनको लागि सौर्य ऊर्जामा जडान अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रम घोषणा गरेको वर्तमान अवस्थामा सौर्य ऊर्जा प्रणालीको प्रवर्द्धन, प्रचार प्रसार, गुणस्तर तथा अनुदान सुनिश्चित गरी सोको अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक भएको र यसको लागि सौर्य विद्युत प्रणालीका उपभोक्ता, उत्पादक, वितरकलाई प्राविधिक सहयोग उपलब्ध गराइ सेवालाई प्रतिस्पर्धात्मक बनाउन आवश्यक भएकोले,

नवीकरणीय ऊर्जा अनुदान नीति, २०६९ को दफा ९.१ ले दिएको अधिकार प्रयोग गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यो कार्यविधि बनाएको छ।

## १. संक्षिप्त नाम र परिभाषा:

- (क) यस कार्यविधिको नाम “ संस्थागत सौर्य ऊर्जा प्रणाली जडान अनुदान सम्बन्धी कार्यविधि, २०७० ” रहेको छ।
- (ख) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ।

## २. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

- (क) “कार्यक्रम” भन्नाले विद्युतीकरण भइसकेका क्षेत्रहरुमा संस्थागत प्रयोजनका लागि सौर्य विद्युत प्रणाली जडान गर्ने कार्यक्रमलाई सम्झनु पर्दछ।
- (ख) “जडान अनुदान” भन्नाले विद्युतीकरण भइसकेका शहरी एवं शहरोन्मुख क्षेत्रहरुमा संस्थागत प्रयोजनका लागि सौर्य विद्युत प्रणाली जडान गर्न उपलब्ध गराइने आर्थिक सहायता सम्झनु पर्दछ।
- (ग) “संस्थागत” भन्नाले नेपाल भरीका विद्युतीकरण भइसकेका शहरी तथा शहरोन्मुख क्षेत्रहरुमा सौर्य सडक बत्ती जडान गर्ने, उपयुक्त धार्मिक तथा अध्यात्मिक स्थलहरु र सामुदायिक एफ. एम. रेडियोहरुलाई सम्झनु पर्दछ।
- (घ) “प्रणाली” भन्नाले सौर्य ऊर्जा प्रणालीलाई सम्झनु पर्दछ।
- (ङ) “निःशुल्क सेवा” भन्नाले जडान भएको मिति देखि सेवा एक वर्ष सम्म प्रणालीलाई संचालनमा राख्न कम्पनीद्वारा प्रदान गरिने निःशुल्क सेवालाई सम्झनु पर्दछ।
- (च) “रेडियो” भन्नाले समुदायको स्वामित्वमा रहेका सामुदायिक एफ.एम. रेडियोलाई सम्झनु पर्दछ।
- (छ) “परीक्षण केन्द्र” भन्नाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको नवीकरणीय ऊर्जा परीक्षण केन्द्रलाई सम्झनु पर्दू।
- (ज) “केन्द्र” भन्नाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई सम्झनु पर्दू।
- (झ) “मन्त्रालय” भन्नाले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलाई सम्झनु पर्दू।
- (ञ) “समिति” भन्नाले वैकल्पिक ऊर्जा प्रवर्द्धन विकास समितिलाई सम्झनु पर्दू।

### ३. प्रणालीको लागि अनुदान रकमको सिमाः

(१) महानगरपालिका तथा उप महानगरपालिकाको लागि रु. ६० लाख भन्दा वढी नहुने गरी कूल लागतको चालिस प्रतिशत सम्म, नगरपालिकाका लागि रु. ४० लाख भन्दा वढी नहुने गरी कूल लागतको साठी प्रतिशत सम्म र नगरोन्मूख गाउँ विकास समितिका लागि रु. २० लाख भन्दा वढी नहुनेगरी कूल लागतको पचहत्तर प्रतिशत सम्म सौर्य सडक वत्ती जडान गर्न अनुदान रकम उपलब्ध गराईनेछ ।

तर हाल विभिन्न निकाय विशेषगरी नेपाल विद्युत प्राधिकरण, स्थानिय निकाय आदिवाट सडक वत्तीको कार्यक्रम लागू हुने निश्चित भएका नगरपालिकामा यो कार्यक्रम लागू गरिने छैन ।

(२) रेडियोको लागि रु. ५ लाख भन्दा वढी नहुने गरी कूल लागतको पचास प्रतिशत सम्म अनुदान रकम उपलब्ध गराईनेछ ।

(३) धार्मिक तथा अध्यात्मिक स्थलहरूमा दश वाट प्रणालीको लागि रु. ६ हजार भन्दा वढी नहुने कूल लागतको नव्वे प्रतिशत सम्म, २० वाटको लागि रु. ९ हजार भन्दा वढी नहुने गरी कूल लागतको असी प्रतिशत सम्म र ५० वाट भन्दा माथिको प्रणालीमा रु. २० हजार भन्दा वढी नहुने गरी कूल लागतको सत्तरी प्रतिशत सम्म अनुदान उपलब्ध गराईनेछ ।

### ४. प्रणालीमा जडान हुने उपकरण तथा सामग्रीको वारेन्टी अवधि सम्बन्धी व्यवस्था:

यस कार्यविधि बमोजिम प्रणालीमा प्रयोग हुने उपकरण तथा सामग्रीहरूको वारेन्टी अवधि कम्तीमा देहाय बमोजिम हुनुपर्नेछ:-

क्र.सं.	उपकरण/सामग्री	न्यूनतम वारेन्टी अवधि
१.	सौर्य पाता	२० वर्ष
२.	सौर्य व्याट्री	३ वर्ष
३.	चार्ज कन्ट्रीलर	३ वर्ष
४.	सोलार इन्भर्टर	३ वर्ष
५.	सौर्य बत्ती	२ वर्ष
६.	प्रायोरिटाईजर	२ वर्ष

### ५. गुणस्तर निर्धारण तथा अनुदानको लागि पुरा गर्नु पर्ने शर्त सम्बन्धी व्यवस्था

- (१) यस कार्यक्रम अन्तर्गत प्रणालीहरूको जडान कार्य केन्द्रवाट संस्थागत सौर्य ऊर्जा प्रणाली जडानको लागि मान्यता प्राप्त सौर्य ऊर्जा कम्पनीहरू मार्फत गरिनेछ ।
- (२) केन्द्रवाट मान्यता प्राप्त कम्पनीहरूले नेपाल फोटोभोल्टाइक क्वालिटी एस्योरेन्स स्ट्यान्टर्ड, २०१३ (नेपाल फोटोभोल्टाइक गुणस्तर सुनिश्चितता मापदण्ड) अनुसार परीक्षण केन्द्रवाट प्रमाणित भएका गुणस्तरीय सामान तथा उपकरण मात्र प्रयोग गरी प्रणाली जडान गर्नु पर्नेछ ।
- (३) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त सौर्य विद्युत प्राविधिक तह २ पास गरेका वा ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल ओभरसियर वा सो भन्दा माथिका योग्यता हासिल गरेका केन्द्रवाट मान्यता प्राप्त कम्पनीहरूका प्राविधिकहरूले मात्र प्रणाली जडान गरेको हुनु पर्नेछ ।

- (४) परीक्षण केन्द्रले प्रणालीको सम्पूर्ण प्राविधिक पक्षहरुको स्थलगत अध्ययन तथा अनुगमन गरी कम्पनीले गर्नुपर्ने आवश्यक सुधारका विषयवस्तुहरु समावेश भएको स्थलगत अनुगमन प्रतिवेदन केन्द्रमा वुभाउनु पर्नद्वेष्टि र त्यस्तो प्रतिवेदनमा उल्लेखित कम्पनीले गर्नुपर्ने सुधारको विषयहरुमा केन्द्रले सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिनुपर्नेछ ।
- (५) कम्पनीहरुले जडान गरेका प्रणालीहरुमा जडान मितिबाट एक वर्षसम्म निःशुल्क विक्री पछिको सेवा प्रदान गर्नु पर्नेछ ।
- (६) यस कार्यक्रम मार्फत जडान गरिएका प्रणालीलाई उपभोक्ताले कम्तीमा २ वर्षसम्म जडान गरेको स्थानबाट विक्री वा स्थानान्तरण गर्न पाउने छैन ।

## ६. अनुदान रकम माग गर्ने प्रकृया

- (१) रेडियोमा प्रणाली जडान गर्ने सम्बन्धमा कम्तीमा पन्थ दिनको म्याद दिई सार्वजनिक सूचना प्रकाशित गरी प्राप्त निवेदनहरु मध्येबाट छनौट गरिएका रेडियोले केन्द्रबाट मान्यता प्राप्त कम्पनीहरुवाट सिलवन्दी दरभाउपत्र माग गरी छनौट भएका कम्पनीहरुले त्यस्तो रेडियोमा प्रणाली जडान गरी केन्द्रले तोकेको अनुदान फाराम भरी सम्बन्धित उपभोक्तालाई जारी गरेको वील/वीजकको प्रतिलिपी सहित केन्द्रमा पेश गर्नु पर्नेछ ।
- (२) धार्मिक तथा अध्यात्मिक स्थलहरुमा प्रणाली जडान गर्ने सम्बन्धमा प्रणाली जडानको लागि धार्मिक तथा अध्यात्मिक संस्थाले केन्द्रबाट मान्यता प्राप्त कम्पनीहरुवाट सिलवन्दी दरभाउपत्र माग गरी छनौट भएका कम्पनीहरुले त्यस्तो संस्थामा प्रणाली जडान गरी केन्द्रले तोकेको अनुदान फाराम भरी सम्बन्धित उपभोक्तालाई जारी गरेको वील/वीजकको प्रतिलिपी सहित केन्द्रमा पेश गर्नु पर्नेछ ।
- (३) सङ्क वर्तीको लागि प्रणाली जडान गर्ने सम्बन्धमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका वा नगरोन्मुख गाउँ विकास समितिहरुलाई सार्वजनिक सूचना आव्हान गरी प्राप्त निवेदन तथा प्रस्तावहरुको आधारमा स्थानको छनौट गरिनेछ । त्यस्तो स्थान छनौट भएपछि केन्द्र र सम्बन्धित नगरपालिका वीच सम्झौता गरी नगरपालिका मार्फत कार्यक्रम संचालन गरिनेछ । अनुदान भुक्तानी प्रक्रिया, अनुगमन आदि कार्य सम्झौतामा उल्लेख भए वमोजिम हुनेछ ।
- (४) यस दफा वमोजिम उपदफा (३) वाहेकका हकमा केन्द्र समक्ष आवेदन गर्दा देहायका कागजातहरु समेत संलग्न राख्नुपर्नेछ:
- (क) पूर्ण रूपमा भरिएको केन्द्रबाट उपलब्ध अनुदान फाराम,
  - (ख) जडान गर्ने प्राविधिक र जडान गरिएको प्रणाली स्पष्ट देखिने फोटो,
  - (ग) र्यारेन्टी/वारेन्टी कार्डको प्रतिलिपी,
  - (घ) विक्री पछिको सेवाको लागि कम्पनी र सम्बीनधत संस्था विच भएको सम्झौता पत्र,
  - (ङ) संस्थालाई जारी गरिएको वील/वीजकको प्रतिलिपी,
  - (च) धार्मिक एवम् अध्यात्मीक केन्द्रहरुमा सौर्य सङ्क बति तथा सौर्य बत्तिको लागि नेपाल सरकारको अनुदान वाहेकको रकमको लागि सम्बन्धित सरोकारवालाहरुबाट व्यहोरिने रकमको प्रतिवद्धता पत्र ।
- (५) सम्बन्धित कम्पनीहरुले निर्धारित सफ्टवेयर प्रयोग गरी आवेदन फारम र तथ्याङ्कहरुको विद्युतीय प्रति (इलेक्ट्रोनिक प्रतीलीपी) केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।

## ७. रकम भुक्तानी प्रकृता

- (१) दफा ६ वर्षोंजिम केन्द्र समक्ष पेश भएका आवेदन फाराम केन्द्रले आवश्यक जाँचवुभ गर्नेछ ।
- (२) आवेदन फारम दर्ता भएको बढिमा तीस दिन भित्र केन्द्रबाट खटाइएका प्राविधिकहरूले स्थलगत अनुगमन गरी थप मूल्यांकन एवं विश्लेषण गर्ने र सम्पूर्ण प्रक्रिया तथा कागजातहरू संलग्न भएको पाइएमा तत्काल अनुदान रकमको नव्वे प्रतिशत रकम कम्पनीलाई बैंक मार्फत भूक्तानी दिईनेछ ।
- (३) उपदफा (१) वर्षोंजिम वाँकी रहेको दश प्रतिशत रकम प्रणाली जडान भएको एक वर्ष पछि केन्द्रले स्थलगत अनुगमन गर्दा सम्बन्धित कम्पनीले विक्री पछिको सेवा उपलब्ध गराएको प्रणाली दुरुस्त रहेको र उपभोक्ता सन्तुष्ट रहेको पाइएमा भूक्तानी दिईनेछ ।
- (४) स्थलगत अनुगमन गर्दा यदि प्रणाली जडान नगरिएको भेटिएमा जडान अनुदान वरावरको हर्जाना अशुली गर्नुको साथै कम्पनीको मान्यता समेत खारेज गरिनेछ ।
- (५) उपदफा (४) वर्षोंजिम स्थलगत अनुगमन गर्दा परीक्षण केन्द्रबाट प्रमाणित नगरिएका खराब तथा कम गुणस्तरको सामान तथा उपकरणको प्रयोग भएको पाइएमा समेत त्यस्ता प्रणाली जडान गर्ने कम्पनीबाट जडान खर्चको पचास प्रतिशत वरावरको रकम असुली गर्नुको साथै उपभोक्तालाई विक्री पछिको सेवा समेत उपलब्ध गराउनु पर्नेछ ।
- (६) सम्बन्धित उपभोक्ताले मौखिक वा लिखित रूपमा जानकारी गराएपछि सम्बन्धित कम्पनीले बढीमा सात दिन भित्रमा विक्री पछिको सेवा प्रदान गर्नु पर्नेछ । कम्पनीले उक्त अवधि भित्रमा विक्री पछिको सेवा प्रदान नगरेमा उपभोक्ताले केन्द्रमा लिखित उजुरी दिनु पर्नेछ । उक्त लिखित उजुरीको आधारमा कम्पनीलाई आवश्यक कारबाही गरिनेछ ।

## ८. रेडियोले सार्वजनिक महत्वका सूचना प्रसारण गर्नुपर्ने:

यस कार्यविधि वर्षोंजिम अनुदान प्राप्त गरेका रेडियोहरूले केन्द्रले उपलब्ध गराएको ऊर्जा तथा वातावरण लगायतका अन्य सार्वजनिक महत्वका सूचनाहरू निःशुल्क रूपमा प्रसारण गर्नुपर्नेछ ।

## ९. प्रतिवेदन सार्वजनिक गर्नुपर्ने:

केन्द्रले यस कार्यविधि वर्षोंजिम भएका कार्यक्रमको वारेमा वार्षिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्नेछ ।

## १०. कार्यविधि परिमार्जन तथा संशोधन सम्बन्धी व्यवस्था:

यस कार्यविधिलाई आवश्यकता अनुसार केन्द्रको सिफारिसमा मन्त्रालयले परिमार्जन तथा संशोधन गर्न सक्नेछ ।